


सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) तथा सुचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको

झापा गाउँपालिकाको स्वतः प्रकाशन



(स्वतः प्रकाशन)



२०८३ बैशाख - असार

सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण

झापा गाउँपालिका, झापा कोशी प्रदेश

फोन: ९८५२६३०९००, E-mail – jhapagaupalika@gmail.com

झापा गाउँपालिकाको परिचय

गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरी नेपाल सरकारले झापा जिल्लाका साविक कुमरखोद, टाघनडुब्बा र शरणामती गा.वि.स मिलाएर २०७३ सालमा प्रदेश नं १ को झापा जिल्ला झापा गाउँपालिका घोषणा गरेको हो । ९४.१२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको गाउँपालिकामा ७ वटा वडा रहेका छन् । भौगोलिक हिसाबले यो गाउँपालिका २६ डिग्री २६ मिनेट उत्तरी अक्षांश र ८७ डिग्री ४७ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । २०७८ को जनगणना अनुसार यस गाउँपालिको जनसंख्या ३९३०२ रहेको छ ।

यो गाउँपालिका पूर्वमा बाह्रदशी गाउँपालिका , पश्चिममा शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिका, उत्तरमा कन्काई नगरपालिका दक्षिणमा भारतीय सिमानाका पर्ने यस गाउँपालिकाको वडा नं -३ टाघनडुब्बालाई गाउँपालिकाको केन्द्रको रुपमा तोकिएको छ । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस गाउँपालिकाको गहनाको रुपमा रहेको छ । धान र मकै उत्पादनको लागि झापा जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस गाउँपालिकामा चिया खेती पनि उल्लेख्य रुपमा रहेको छ ।

1. झापा गाउँपालिकाको काम कर्तव्य र अधिकार:

- नगर प्रहरी ।
- संघसस्था तथा सहकारी संस्था ।
- एफ.एम. संचालन ।
- स्थानीय कर (सम्पत्ती कर, घर बहाल कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भुमि कर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन ।
- स्थानीय सेवाको व्यवस्थापन ।
- स्थानीय तथ्यांक र अभिलेख संकलन ।
- स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु ।
- आधारभुत स्वास्थ्य र सरसफाई ।
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता ।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई ।
- गाँउ सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।
- स्थानीय अभिलेख व्यवस्थापन ।
- घरजग्गा धनीपुर्जा वितरण ।
- कृषि तथा पशुपालन, कृषि उत्पादन व्यावसाय, पशु स्वास्थ्य, सहकारी ।
- ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन ।
- बेरोजगारको तथ्यांक संकलन ।
- कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण ।
- खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा ।
- विपद व्यवस्थापन ।
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण ।
- भाषा, सँस्कृति र ललितकलाको संरक्षण र विकास ।

३. झापा गाउँपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

क्र. स.	शाखा/फाँट	कर्मचारीको नाम	पद	फोन नं.	इमेल	नियुक्ति मिति/हाजिरी मिति	कर्मचारीको प्रकार
१	कार्यालय प्रमुख	जनार्दन निरौला	प्रमुख प्रशासकीय अधिकृत	9852630900	jhapagaupalika@gmail.com		स्थायी
२	आर्थिक प्रशासन	लक्ष्मी खतिवडा	लेखा अधिकृत आठौँ	9842683356	acc.jhapamun@gmail.com		स्थायी
३	आर्थिक प्रशासन	महेश बराल	लेखा अधिकृत छैठौँ	9844633397	acc.jhapamun@gmail.com		स्थायी
४	प्रशासन	सुनिता सुवेदी	अधिकृत छैठौँ	9862373143	pra.jhapamun@gmail.com		स्थायी
५	आ.ले.प	जिवन खतिवडा	अधिकृत छैठौँ	9816914636			स्थायी
६	प्रशासन	तेज प्रसाद आचार्य	अधिकृत छैठौँ		pra.jhapamun@gmail.com		स्थायी
७	प्रशासन	खेमराज भण्डारी	स.पाँचौ		pra.jhapamun@gmail.com		स्थायी
८	प्रशासन	इशा थारु	स.पाँचौ		pra.jhapamun@gmail.com		स्थायी
९	प्रशासन	अरुण चौधरी	स.पाँचौ		pra.jhapamun@gmail.com		स्थायी
१०	प्रशासन	दिपेन्द्र न्यौपाने	स.क.अ.	9814954471	pra.jhapamun@gmail.com		करार
११	पूर्वाधार विकास शाखा	बिमश राई	इन्जिनियर आठौँ	9844659717	tech.jhapamun@gmail.com		स्थायी
१२	पूर्वाधार विकास शाखा	मनिष गुरागाईँ	इन्जिनियर छैठौँ	9823917354	tech.jhapamun@gmail.com		स्थायी
१३	पूर्वाधार विकास शाखा	दिपेन्द्र कुमार कार्की	सब-इन्जिनियर		tech.jhapamun@gmail.com		स्थायी
१४	पूर्वाधार विकास शाखा	धिरज कुमार रावल	सब-इन्जिनियर		tech.jhapamun@gmail.com		स्थायी
१५	पूर्वाधार विकास शाखा	अनिश राई	सब-इन्जिनियर		tech.jhapamun@gmail.com		स्थायी
१६	पूर्वाधार विकास शाखा	बिन्दु विष्ट	अ.सब-इन्जिनियर	9868205206	tech.jhapamun@gmail.com		स्थायी

१७	पूर्वाधार विकास शाखा	निर्मला खड्का	सब-इन्जिनियर		tech.jhapamun@gmail.com		स्थायी
१८	पूर्वाधार विकास शाखा	रुपेश तिमिसिना	सब-इन्जिनियर	9818172672	tech.jhapamun@gmail.com		करार
१९	शिक्षा विकास शाखा	जिवन प्रसाद ढकाल	शिक्षा अधिकृत	9804922111	edu.jhapamun@gmail.com		स्थायी
२०	शिक्षा विकास शाखा	अम्बिका गौतम	अधिकृत छैठौँ	9815924369	edu.jhapamun@gmail.com		स्थायी
२१	सूचना प्रविधि शाखा	गौरव संग्रौला	सूचना प्रविधि अधिकृत	9852640900	ito.jhapamun@gmail.com		करार
२२	सामाजिक सुरक्षा तथा संरक्षण शाखा	रोहित कुमार कर्ण	एम आई एस अपरेटर	9814091034	ito.jhapamun@gmail.com		करार
२३	कृषि विकास शाखा	समिक्षा उप्रेति	कृषि स्नातक	9807939271	krisi.jhapamun@gmail.com		करार
२४	पशु विकास शाखा	संजिदा कुमारी मण्डल	ना.प्रा.स पशु	9815781906	krisi.jhapamun@gmail.com		करार
२५	पशु विकास शाखा	राजकुमार महतो	का.स.				
२६	कृषि विकास शाखा	रीता देवी वर्देवा	ना.प्रा.स. कृषि	9816950558	krisi.jhapamun@gmail.com		करार
२७	महिला बालबालिका शाखा	सन्जु फागो	स.म.वि.नि.	9843619005			स्थायी
२८	लघुउद्यम विकास शाखा	सावित्रा मिजार	उद्यम विकास सहजकर्ता	9848339719	udhyam.jhapamun@gmail.com		करार
२९	नापी शाखा	प्रकाश खड्का	अमिन	9815044288			करार
३०	नापी शाखा	आवास खरेल	अमिन				करार
३१	स्वास्थ्य शाखा	प्रेम प्रसाद न्यौपाने	सि. अ.हे.व छैठौँ अधिकृत	9806033732	health.jhapamun@gmail.com		स्थायी
३२	स्वास्थ्य शाखा	अरुण कुमार दास	si.अ.हे.व.	9864180030	health.jhapamun@gmail.com		स्थायी
३३	रोजगार शाखा	राजु उराव	रोजगार संयोजक	9817969318	rojgar.jhapamun@gmail.com		करार
३४	आधारभूत अस्पताल	प्रशान्त कुमार मेहता	मेडिकल अधिकृत	9810347971	Basichospitaltaghan dubba@gmail.com		करार
३५	आधारभूत अस्पताल	अस्मित यादव	फार्मसी सहायक		Basichospitaltaghan dubba@gmail.com		करार
३६	आधारभूत अस्पताल	अलिसा फागो	स्टाफ नर्स		Basichospitaltaghan dubba@gmail.com		करार
३७	आधारभूत अस्पताल	सुवास मण्डल	रेडियोग्राफर		Basichospitaltaghan dubba@gmail.com		करार

३८	आधारभूत अस्पताल	केशव कुमार यादव	अ.हे.व	9816055986	Basichospitaltaghan dubba@gmail.com		करार
३९	आधारभूत अस्पताल	रुखन शाह	अ.हे.व	9824069222	Basichospitaltaghan dubba@gmail.com		करार
४०	आधारभूत अस्पताल	कविता बस्नेत	सि.अ.न.मी	9842623597	Basichospitaltaghan dubba@gmail.com		स्थायी
४१	आधारभूत अस्पताल	गरिमा गुरागाँई	हे.अ		Basichospitaltaghan dubba@gmail.com		स्थायी
४२	आधारभूत अस्पताल	अन्जना दाहाल	अ.न.मी.	9817963937	Basichospitaltaghan dubba@gmail.com		करार
४३	आधारभूत अस्पताल	चन्द्रकला आचार्य	अ.हे.व.	9816071446	Basichospitaltaghan dubba@gmail.com		करार
४४	आधारभूत अस्पताल	सुनिता कुमारी गणेश	अ.न.मी.	9807934211	Basichospitaltaghan dubba@gmail.com		करार
४५	आधारभूत अस्पताल	रोश्री श्रेष्ठ	अ.न.मी.	9824038316	Basichospitaltaghan dubba@gmail.com		करार
४६	आधारभूत अस्पताल	सलिना खातुन	अ.हे.व.		Basichospitaltaghan dubba@gmail.com		करार
४७	आधारभूत अस्पताल	अमन कुमार चौधरी	ल्याव असिस्टेन्ट	9840155006	Basichospitaltaghan dubba@gmail.com		करार
४८	आधारभूत अस्पताल	मेनुका लिम्बु	का.स.	9804962588	Basichospitaltaghan dubba@gmail.com		करार
४९	आयुर्वेद औषधालय	नरेन्द्र प्रसाद चौधरी	कविराज निरीक्षक, छैठौँ	9805783070			स्थायी
५०	आयुर्वेद औषधालय	गंगाराम भट्टराई शर्मा	कविराज पाँचौँ	9842640913			स्थायी
५१	आयुर्वेद औषधालय	लेख ब. आचार्य	का.स.	9808345428			करार
५२	आयुर्वेद औषधालय	चन्द्रकला आचार्य	का.स.	9817984653			करार
५३	शरणामती स्वा.चौकी	लिला प्रसाद पोखरेल	ज.स्वा.नि.	9817968984			स्थायी
५४	शरणामती स्वा.चौकी	तारादेवी निरौला	सि.अ.हे.व पाँचौँ	9824069409			स्थायी
५५	शरणामती स्वा.चौकी	जुना त्रिताल	सि.अ.न.मी पाँचौँ	9060316186			स्थायी
५६	शरणामती स्वा.चौकी	प्रमिला पौडेल	सि.अ.न.मी पाँचौँ	9844624692			स्थायी
५७	शरणामती स्वा.चौकी	टिकाराम गुरागाँई	सि.अ.हे.व पाँचौँ	9852670224			स्थायी
५८	शरणामती स्वा.चौकी	विद्या खड्का	ल्याव असिस्टेन्ट	9807338760			करार

५९	शरणामती स्वा.चौकी	नकुल राजवंशी	का.स.	9814964888			करार
६०	कुमरखोद स्वा.चौकी	श्याम कुमार न्यौपाने	सि. अ.हे.व छैठौं	9842699936			स्थायी
६१	कुमरखोद स्वा.चौकी	बिक्रमसिंह राजवंशी	सि.अ.हे.व पाँचौं	9804981990			स्थायी
६२	कुमरखोद स्वा.चौकी	विष्णुमाया राजवंशी	सि.अ.न.मी पाँचौं	9824066933			स्थायी
६३	कुमरखोद स्वा.चौकी	वर्षा लक्सम	अ.हे.व. चौथो	9807950719			स्थायी
६४	कुमरखोद स्वा.चौकी	बविसा राउत	सि.अ.न.मी पाँचौं	9825176223			स्थायी
६५	कुमरखोद स्वा.चौकी	सुरेन्द्र प्र. गणेश	ल्याव असिस्टेन्ट	9815950147			करार
६६	कुमरखोद स्वा.चौकी	अमृत ब. बुढाथोकी	का.स.	9807970893			करार
६७	आधारभूत स्वा केन्द्र वडा नं १ रसुनगञ्ज	महेश कु. यादव	अ.हे.व	9814902575			करार
६८	आधारभूत स्वा केन्द्र वडा नं १ रसुनगञ्ज	कृपामाया लिम्बु	अ.न.मी.	9805356932			करार
६९	आधारभूत स्वा केन्द्र वडा नं १ रसुनगञ्ज	आतिस कु.यादव	का.स.	9824026262			करार
७०	आधारभूत स्वा केन्द्र वडा नं ४ खयरबारी	जयनाल मियाँ	अ.हे.व.	9804915163			करार
७१	आधारभूत स्वा केन्द्र वडा नं ४ खयरबारी	सिमा कु.गणेश	अ.न.मी.	9816063021			करार
७२	आधारभूत स्वा केन्द्र वडा नं ४ खयरबारी	रेखा खत्री	ल्याव असिस्टेन्ट	9815950147			करार
७३	आधारभूत स्वा केन्द्र वडा नं ४ खयरबारी	विनिता कुमारी गणेश	का.स.	9806050447			करार
७४	आधारभूत स्वा केन्द्र वडा नं ५ पन्थापाडा	किरण कार्की	अ.हे.ब.	9810144634			करार
७५	आधारभूत स्वा केन्द्र वडा नं ५ पन्थापाडा	गोमा खड्का	अ.न.मी.	9824091115			करार

७६	आधारभूत स्वा केन्द्र वडा नं ५ पन्थापाडा	पुष्पा कु. अधिकारी	का. स.	9807999786			करार
७७	आधारभूत स्वा केन्द्र वडा नं ७ मदरगाछ	नविन यादव	अ.हे.ब.	9807973116			करार
७८	आधारभूत स्वा केन्द्र वडा नं ७ मदरगाछ	चण्डिका आचार्य पौडेल	अ.न.मी.	9816947724			करार
७९	आधारभूत स्वा केन्द्र वडा नं ७ मदरगाछ	कविता सेढाई	का. स.	9825967585			करार
८०	वडा नं १ को कार्यालय	नारायण कु. चम्लागाई	वडा सचिव	9804903552	ward1.jhapamun@ gmail.com		स्थायी
८१	वडा नं १ को कार्यालय	विनिता राउत	स.क.अ	9803168440	ward1.jhapamun@ gmail.com		करार
८२	वडा नं १ को कार्यालय	सागरदेव गणेश	का.स.	9807098055	ward1.jhapamun@ gmail.com		करार
८३	वडा नं २ को कार्यालय	शैलेन्द्र उप्रेति	वडा सचिव	9844660252	ward2.jhaparm@g mail.com		स्थायी
८४	वडा नं २ को कार्यालय	टिकाराम दाहाल	स.क.अ	9804918608	ward2.jhaparm@g mail.com		करार
८५	वडा नं २ को कार्यालय	लोक ब. बस्नेत	का.स.	9816079303	ward2.jhaparm@g mail.com		करार
८६	वडा नं ३ को कार्यालय	रोमन थारु चौधरी	वडा सचिव		ward3.jhapamun@ gmail.com		स्थायी
८७	वडा नं ३ को कार्यालय	भक्ति कु.राई	स.क.अ	9816934165	ward3.jhapamun@ gmail.com		करार
८८	वडा नं ३ को कार्यालय	बालिका घिमिरे तामाङ्ग	का.स.	9806099922	ward3.jhapamun@ gmail.com		करार
८९	वडा नं ४ को कार्यालय	नारायण बस्नेत	वडा सचिव		ward4.jhapamun@ gmail.com		स्थायी
९०	वडा नं ४ को कार्यालय	रण बहादुर राई	स.क.अ	9815959429	ward4.jhapamun@ gmail.com		करार
९१	वडा नं ४ को कार्यालय	कल्पना उप्रेति गणेश	का.स.	9814097755	ward4.jhapamun@ gmail.com		करार
९२	वडा नं ५ को कार्यालय	सुनिता राजवंशी	वडा सचिव	9815386093	ward5.jhapamun@ gmail.com		स्थायी

९३	वडा नं ५ को कार्यालय	दिपक भण्डारी	स.क.अ	9803168440	ward5.jhapamun@gmail.com		करार
९४	वडा नं ५ को कार्यालय	अहमद अलि	का.स.	9817908317	ward5.jhapamun@gmail.com		करार
९५	वडा नं ६ को कार्यालय	रामजी अधिकारी	वडा सचिव	9704117679	ward6.jhapamun@gmail.com		स्थायी
९६	वडा नं ६ को कार्यालय	एकनाथ गणेश	स.क.अ	9816915487	ward6.jhapamun@gmail.com		करार
९७	वडा नं ६ को कार्यालय	कृष्ण प्रसाद थपलिया	का.स.	9804903616	ward6.jhapamun@gmail.com		स्थायी
९८	वडा नं ७ को कार्यालय	धिरक ब.बोहोरा	वडा सचिव	9840422515	ward7.jhapamun@gmail.com		स्थायी
९९	वडा नं ७ को कार्यालय	राजेश कु. राजवंशी	स.क.अ	9813891839	ward7.jhapamun@gmail.com		करार
१००	वडा नं ७ को कार्यालय	तेज ब.कटवाल	का.स.	9804923932	ward7.jhapamun@gmail.com		करार
१०१	झापा गाउँकार्यपालिका को कार्यालय	ओम प्रकाश गणेश	सि.वि.आर.एफ	9818820401			करार
१०२	झापा गाउँकार्यपालिका को कार्यालय	सृजना बुढाथोकी	सि.वि.आर.एफ	9814029764			करार
१०३	झापा गाउँकार्यपालिका को कार्यालय	यमुना खतिवडा	अपाङ्ग सहायता सहजकर्ता	9806012305			करार
१०४	झापा गाउँकार्यपालिका को कार्यालय	मनोज मण्डल	ह.स.चा.	9814978050			करार
१०५	झापा गाउँकार्यपालिका को कार्यालय	हरि कुमार भुजेल	ह.स.चा.	9806056854			करार
१०६	झापा गाउँकार्यपालिका को कार्यालय	लक्ष्मी राजवंशी	का.स.	9817989434			करार
१०७	झापा गाउँकार्यपालिका को कार्यालय	डम्बर कुमारी प्रसाई	का.स.	9816974719			करार
१०८	झापा गाउँकार्यपालिका को कार्यालय	हरि पौडेल	का.स.	9825966047			करार

१०	झापा गाउँकार्यपालिका को कार्यालय	सरिता राजवंशी	का.स.	9824079691			करार
११	झापा गाउँकार्यपालिका को कार्यालय	रञ्जित डोम	का.स.	9815026793			करार

४.झापा गाउँपालिकाबाट प्रदान गरिने सेवा

झापा गाउँपालिकाको जनता उपचार कार्यक्रम

आवश्यक कागजातहरु

- निवेदन
- विपन्न नागरिक प्रमाणित सहितको वडाको सिफारिस
- विपन्न नागरिक तथा संरक्षकको नागरिकताको प्रतिलिपी
- विरामी प्रमाणित हुने अस्पतालको कागजात

जिम्मेवार अधिकारी : अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवाको प्रकार: विपन्न नागरिक उपचार सहयोग

सेवा शुल्क: निशुल्क

झापा गाउँपालिकाको सुरक्षित मातृत्व तथा सुत्केरी स्याहार खर्च

आवश्यक कागजातहरु

- निवेदन
- वडाको सिफारिस
- जन्म दर्ताको प्रतिलिपी
- बाबु आमाको नागरिकताको प्रमाण पत्र
- आमाको नागरिकता नभएमा विवाह दर्ता प्रमाणपत्र

जिम्मेवार अधिकारी : अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: नगरपालिकाको कार्यालय

सेवाको प्रकार: सुरक्षित मातृत्व तथा सुत्केरी स्याहार खर्च

सेवा शुल्क: निशुल्क

भुक्तानी सम्बन्धमा

आवश्यक कागजातहरु

- निवेदन

- बिल भर्पाई
- वडा समितिको सिफारिस
- योजना सम्बन्धी भएमा प्राविधिक प्रतिवेदन
- योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपी
- अनुगमन समितिको निर्णय प्रतिलिपी
- वडा सचिव, वडा अध्यक्षको रोहबरमा गरिएको सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपी
- योजनाको फोटो (काम सुरु हुनु अगाडी, काम गर्दै गर्दाको र सम्पन्न पश्चातको)

जिम्मेवार अधिकारी : आर्थिक प्रशासन शाखा तथा प्रमुख प्रशासकीय अधिकृत

लाग्ने समय: सम्पूर्ण प्रक्रिया पुरा भएपछि

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवाको प्रकार: भुक्तानी सम्बन्धमा

सेवा शुल्क: निशुल्क

योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजात

आवश्यक कागजातहरू

- निवेदन
- उपभोक्ता समिति गठन गर्दाको निर्णयको प्रतिलिपी
- सम्बन्धित वडा कार्यालयको सिफारिस
- नगरपालिकाको विनियोजित पत्र
- उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपी
- प्राविधिक लागत अनुमान ।

जिम्मेवार अधिकारी : योजना शाखा, अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: नगरपालिकाको कार्यालय

सेवाको प्रकार: योजना सम्झौता गर्दा पेश गर्नुपर्ने कागजात

सेवा शुल्क: निशुल्क

सामाजिक सुरक्षा भत्ता रकम बुझ्न

आवश्यक कागजातहरू

- रकम बुझ्न सम्बन्धित वडा तथा नगरपालिकाको सिफारिस लिई सम्बन्धित बैकमा खाता खोली खाता मार्फत भत्ता रकम बुझ्न सकिने छ ।

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: निकास पश्चात

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: भत्ता रकम बुझ्न

सेवा शुल्क: तोकिए बमोजिम

सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण

आवश्यक कागजातहरू

- सामाजिक सुरक्षा भत्ता पाएका व्यक्तिहरूले हरेक वर्ष सम्बन्धित वडा कार्यालय वा गाउँपालिका कार्यालयमा आई अनुसूची फाराम भरी आफ्नो परिचय पत्र अनिवार्य रूपमा नविकरण गराउनुपर्ने छ । सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ ।
- परिचय पत्रको प्रतिलिपि
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- अन्यत्रको नागरिकताको प्रमाणपत्र भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ ।

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय:

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण

सेवा शुल्क: तोकिए बमोजिम

सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र बनाउने

आवश्यक कागजातहरू

- हरेक वर्ष तोकिएको समय भित्र सम्बन्धित वडा कार्यालय वा गाउँपालिका कार्यालयमा निम्नानुसार कागजात राखी पेश गर्नुपर्ने छ ।
- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- विधवा महिलाको लागि पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि , मृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
- अशक्त अपाङ्गता भएकाहरूको लागि अपाङ्गताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि र नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र नागरिकताको प्रतिलिपि नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २-२ प्रति
- बसाइ सराइ गरि आएको व्यक्तिहरूको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: तोकिए बमोजिम

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र बनाउने

सेवा शुल्क: तोकिए बमोजिम

बसाइ सराई दर्ता

आवश्यक कागजातहरू

- बसाइ सरी आएकाको हकमा बसाइ सराई दर्ता अनुसूची फाराम भरी पेश गर्नुपर्ने बसाइ सराई दर्ता प्रमाणपत्र सहित
- सूचकको ना प्र प को सक्कल र प्रतिलिपि मुलीको ना प्र प
- बसाइ सरी आएको हकमा नगरपालिका क्षेत्र भित्र बसोबासको भएको प्रमाण
- बसाइ सराई गरी आएकाहरूको नागरिकताको प्रतिलिपी जन्म दर्ताको प्रमाण पत्र

जिम्मेवार अधिकारी : वडा सचिव

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: बसाइ सराई दर्ता

सेवा शुल्क: तोकिए बमोजिम

विवाह दर्ता

आवश्यक कागजातहरू

- पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
- पति पत्नी स्वयं उपस्थित हुनुपर्नेछ ।
- पतिको नागरिकताको सक्कल र प्रतिलिपी अनिवार्य पेश गर्नुपर्नेछ
- पत्नीको विवाह हुनु अगावै नागरिकता बनाएको भए अनिवार्य रुपमा पेश गर्नुपर्ने
- पत्नीको नागरिकता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपी
- पत्नीले आफ्नो पिता वा माइती तर्फको एका घरको नागरिकता प्रतिलिपी अनिवार्य पेश गर्नुपर्ने

जिम्मेवार अधिकारी : वडा सचिव

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: विवाह दर्ता

सेवा शुल्क: तोकिए बमोजिम

मृत्यु दर्ता

आवश्यक कागजातहरू

- सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम
- सूचकको ना प्र प को सक्कल र प्रतिलिपी
- मृतकको ना प्र पत्रको सक्कल र प्रतिलिपी
- न पा बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपी
- अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण

जिम्मेवार अधिकारी : वडा सचिव
लाग्ने समय: सोही दिन
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: मृत्यु दर्ता
सेवा शुल्क: तोकिए बमोजिम

जन्म दर्ता

आवश्यक कागजातहरू

- सूचकले पेश गरेको जन्म दर्ता अनुसूची फाराम
- सुचकको ना प्र प को सक्कल र प्रतिलिपि
- नवजात शिशुको बाबु र आमाको ना प्र पत्रको सक्कल र प्रतिलिपि
- नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
- गा पा बाहिरबाट आएको व्यक्तिको हकमा बसाइसराइ दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि

जिम्मेवार अधिकारी : वडा सचिव
लाग्ने समय: सोही दिन
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: जन्म दर्ता
सेवा शुल्क: तोकिए बमोजिम

उद्योग दर्ता तथा सिफारिस

आवश्यक कागजातहरू

- सम्बन्धित उद्योगीको रितपूर्वकको निवेदन
- उद्योगीको ना प्र प को प्रतिलिपि
- उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपी
- जग्गा भाडामा लिएको भए जग्गा भाडाको सम्झौताको प्रतिलिपी
- ज.ध.को ना प्र प को प्रतिलिपी
- उद्योग अन्यत्र सम्बन्धित कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरूको प्रतिलिपी , आय कर, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी, भ्याटसँग सम्बन्धीत भए सो को प्रमाण पत्रको प्रतिलिपी
- सम्बन्धित वडा कार्यालयको सर्जिमिन

जिम्मेवार अधिकारी : अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत
लाग्ने समय: सर्जिमिन मुचुल्का पश्चात
सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय
सेवाको प्रकार: उद्योग दर्ता तथा सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

व्यवसाय दर्ता

आवश्यक कागजातहरु

- सम्बन्धित व्यक्तिको निवेदन
- पासपोर्ट साइजको २ प्रति फोटो
- ना प्र प को प्रतिलिपी र जग्गाको धनीपुर्जाको प्रतिलिपि
- घर जग्गा भाडामा लिएको भए घर जग्गा भाडाको सम्झौताको प्रतिलिपि
- अन्य कार्यालयमा दर्ता भएको भए प्रमाण पत्र , आयकर दर्ता, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, भ्याटसँग सम्बन्धित भए सोको प्रमाणपत्र

जिम्मेवार अधिकारी : वडा अध्यक्ष तथा वडा सचिव

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवाको प्रकार: व्यवसाय दर्ता

सेवा शुल्क: तोकिए बमोजिम

संस्था दर्ता तथा नविकरण

आवश्यक कागजातहरु

- सम्बन्धित व्यक्ति संस्थाको निवेदन
- वडा कार्यालयको सिफारिस
- संस्थाको विधानको प्रतिलिपी
- संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपी
- संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपी भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपी
- साधारण सभाको निर्णयको प्रतिलिपी
- अघिल्लो आ व को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपी

जिम्मेवार अधिकारी : प्रमुख प्रशासकीय अधिकृत

लाग्ने समय: प्रहरी सर्जिमिन पश्चात

सेवा दिने कार्यालय: गाउँपालिकाको कार्यालय

सेवाको प्रकार: संस्था दर्ता तथा नविकरण

सेवा शुल्क: तोकिए बमोजिम

आय प्रमाणित सिफारिस नेपाली वा अंग्रेजी

आवश्यक कागजातहरु

- व्यहोरा प्रष्ट खुलेको रितपुर्वकको निवेदन
- ना प्र प को प्रतिलिपी

- आयश्रोतको प्रमाण कागजातहरूको सक्कल र प्रतिलिपी
- घर भाडा वापत प्राप्त आयमा बहाल कर तिरेको कागजातको प्रतिलिपी र गाउँपालिका लाई बहाल कर बुझाएको रसिदको प्रतिलिपी

व्यवसायबाट आयश्रोत प्रमाणित गर्नुपरेमा

- स्थानीय निकायमा दर्ता नविकरण प्रमाण पत्रको प्रतिलिपी
- आन्तरिक राजस्व कार्यालयमा दर्ता प्रमाणपत्रको प्रतिलिपी
- अधिल्लो आ व को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: आय प्रमाणित सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

सम्पत्ति मुल्यांकन नेपाली वा अंग्रेजी

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- ना प्र प को प्रतिलिपी
- घर नक्सापास प्रमाण पत्रको प्रतिलिपी
- कित्ता नापी नक्सा ब्लु पिन्ट टेस
- जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी
- घर जग्गा कर तिरेको करचुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपी
- सम्बन्धित व्यक्ती स्वयं उपस्थित हुनुपर्ने

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: सम्पत्ति मुल्यांकन नेपाली वा अंग्रेजी

सेवा शुल्क: तोकिए बमोजिम

मोही लगत कट्टा सिफारिस

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- मोहियानी अस्थायी निस्साको सक्कल र प्रतिलिपि
- जग्गाधनी, नागरिकताको प्रतिलिपि प्रमाण पुर्जाको प्रतिलिपि

जिम्मेवार अधिकारी : वडा सचिव
लाग्ने समय: सोही दिन
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: मोही लगतकट्टा सिफारिस
सेवा शुल्क: तोकिए बमोजिम

मृत्यु पश्चातको नाता प्रमाणित

आवश्यक कागजातहरू

- अनुसूची अनुसारको निवेदन फाराम
- मृतकका नातेदारहरू को ना प्र प को सक्कल र प्रतिलिपी
- मृतकको मृत्यु दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपी
- नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपी
- वडाको किटानी सर्जिमिन मुचुल्का मृतकका नातेदारहरू को फोटो ३/ ३ प्रति
- मृतकको नातेदारहरू सबै उपस्थित हुनुपर्ने

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव
लाग्ने समय: सर्जिमिन पश्चात
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: मृत्यु पश्चातको नाता प्रमाणित
सेवा शुल्क: तोकिए बमोजिम

घर जग्गा नामसारी पैतृक सम्पत्ति

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपुर्वकको निवेदन
- मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- मृतक सँगको नाता प्रमाणित पत्रको प्रतिलिपि
- सम्बन्धित हकदारहरूको ना प्र को प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकका नामको ज ध द प्र पूर्जाको प्रतिलिपि
- निवेदकको नागरिकता अन्यत्रको भएमा सम्बन्धित पालिकाबाट हालसालै हकदार प्रमाणित गरिएको पत्र
- हकदारहरूको पासपोर्ट साइजको फोटो २/२ प्रति
- चालु आ व को घरजग्गा कर तिरेको कर चुक्ता पत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव
लाग्ने समय: सोही दिन
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: घर जग्गा नामसारी पैतृक सम्पत्ति
सेवा शुल्क: तोकिए बमोजिम

स्थायी बसोबास प्रमाणित सिफारिस

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपुर्वकको निवेदन
- सम्बन्धित व्यक्तिको ना प्र प्रमाणपत्रको प्रतिलिपी
- जग्गा धनी प्रमाण पुर्जा र घर निर्माण इजाजत पत्रको प्रतिलिपि
- घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि
- निवेदकको नागरिकता अन्यत्रको भएमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपी

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव
लाग्ने समय: सोही दिन
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: स्थायी बसोबास प्रमाणित सिफारिस
सेवा शुल्क: तोकिए बमोजिम

अविवाहित प्रमाणित सिफारिस

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपुर्वकको निवेदन
- अविवाहितको ना प्र प्रमाणपत्रको प्रतिलिपी
- अविभावकको नागरिकताको प्रतिलिपी
- अविभावकको सनाखत
- सर्जिमिन मुचुल्का

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव
लाग्ने समय: सर्जिमिन पश्चात
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवाको प्रकार: अविवाहित प्रमाणित सिफारिस
सेवा शुल्क: तोकिए बमोजिम

जन्म मिति प्रमाणित सिफारिस

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- सम्बन्धित व्यक्तिको ना प्र प्रमाणपत्रको प्रतिलिपी
- सक्कल र प्रतिलिपी
- जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपी
- सर्जिमिन मुचुल्का

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: सर्जिमिन पश्चात

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: अविवाहित प्रमाणित सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

नागरिकता प्रतिलिपी सिफारिस

आवश्यक कागजातहरू

- अनुसुची बमोजिमको निवेदन फाराम
- हराएको ना प्र प पत्रको प्रतिलिपी
- ना प्र झुत्रो भएको वा अक्षर फोटो नबुझ्ने भएमा सो को सक्कल प्रति
- हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो
- नागरिकता अन्यत्र जिल्लाको भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपी

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: सोही दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: नागरिकता प्रमाणपत्रको सिफारिस तथा प्रतिलिपि सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

जन्म मिति प्रमाणित सिफारिस

आवश्यक कागजातहरू

- व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
- सम्बन्धित व्यक्तिको ना प्र प्रमाणपत्रको प्रतिलिपि
- सक्कल र प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपी
- सर्जिमिन मुचुल्का

जिम्मेवार अधिकारी : वडा अध्यक्ष वा वडा सचिव

लाग्ने समय: सर्जिमिन पश्चात

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: अविवाहित प्रमाणित सिफारिस
सेवा शुल्क: तोकिए बमोजिम

जग्गाधनी प्रमाणपत्रपुर्जामा घर कायम सिफारिस

आवश्यक कागजातहरू

- जग्गामा घर जनाउने सिफारिस गरिपाउँ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का
- निवेदकको ना प्र प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाणपूरीको प्रतिलिपी
- नक्सा पासको प्रमाणपत्र वा उक्ता कित्तामा घर भएको एकिन हुने कागजात

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: जग्गाधनी प्रमाणपत्रपुर्जामा घर कायम सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

विद्युत जडान सम्बन्धी सिफारिस

आवश्यक कागजातहरू

- विद्युत जडान गरीपाउँ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का
- नक्सा पास प्रमाणपत्रको प्रतिलिपी
- घर जग्गाको धनीपुर्जाको प्रतिलिपी
- तिरो तिरेको रसिद

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: विद्युत जडान सम्बन्धी सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

चारकिल्ला प्रमाणित सिफारिस

आवश्यक कागजातहरू

- चारकिल्ला सिफारिस गरिपाउँ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का
- नक्सा पास प्रमाणपत्रको प्रतिलिपी

- घर जग्गाको धनीपुर्जाको प्रतिलिपी
- जग्गाको किता खुल्ने नापीबाट प्रमाणित ट्रेस नक्साको प्रतिलिपी
- तिरो तिरेको रसिद

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: चारकिल्ला प्रमाणित सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

नाम थर संसोधन सिफारिस

आवश्यक कागजातहरू

- नाम संसोधनको सिफारिस गरिपाउँ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का
- पासपोर्ट साइजको २ प्रति फोटो सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- तिरो तिरेको रसिद

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: नामथर संसोधन सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

घर जग्गाको सिफारिस

आवश्यक कागजातहरू

- घर जग्गा सिफारिस गरिपाउँ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का
- घर जग्गा धनिको मृत्यु भइ हकदार भएमा नाता प्रमाणित, मृत्यु दर्ताको प्रमाणपत्र नागरिकताको प्रमाणपत्र
- नावालकको हकमा जन्म दर्ताको प्रमाणपत्र
- अन्य आवश्यक लिखतका कागजातहरू
- नगरपालिकालाई तिर्नुपर्ने घर बहाल कर व्यवसाय कर र जग्गाको तिरो तिरेको रिजद

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: घर जग्गाको सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

नाता प्रमाणित

आवश्यक कागजातहरू

- नाता प्रमाणित गरिपाउँ भनि दिएको निवेदन
- आवश्यकताको आधारमा सर्जिमिन मुचुल्का
- नाता कायम गर्ने व्यक्तिहरूको हालसालै खिचेको पासपोर्ट साइजको २/२ प्रति फोटो
- मृत्यु भएका व्यक्तिहरूको नाता प्रमाणित गर्नुपरेमा मृतकको मृत्यु दर्ताको प्रमाणपत्र
- नाता प्रमाणित गर्ने व्यक्तिहरूका बिच नाता खुल्ने कागजातको प्रतिलिपी
- नगरपालिकालाई तिर्नुपर्ने तिरो तिरेको रसिद

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: नाता प्रमाणित

सेवा शुल्क: तोकिए बमोजिम

नागरिकताको सिफारिस

आवश्यक कागजातहरू

- नागरिकताको लागि सिफारिस गरिपाउँ भनि दिएको निवेदन
- दुवै कान देखिने पासपोर्ट साइजको २ प्रतिफोटो
- जन्म मिति खुलेको जन्म दर्ता
- बसाइसराइ भै आएको हकमा बसाइ दर्ता प्रमाण पत्र
- प्रमाणपत्रको फोटोकपी
- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र, पतिको नागरिकताको प्रमाणपत्रको फोटोकपी
- आमा बुवाको नागरिकताको प्रमाणपत्रको फोटोकपी
- विवाहित महिलाको हकमा आमा बुवाको नागरिकताको प्रमाणपत्र
- नगरपालिकालाई तिर्नुपर्ने तिर्नुपर्ने कर तिरेको रसिदको फोटोकपी

जिम्मेवार अधिकारी : वडा अध्यक्ष

लाग्ने समय: सोहि दिन

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवाको प्रकार: नागरिकताको सिफारिस

सेवा शुल्क: तोकिए बमोजिम

५.सेवा प्रदान गर्ने गाउँपालिकाका शाखा र जिम्मेवार अधिकारी एवं शाखा प्रमुख:

क्र स	सेवा प्रदान गर्ने शाखा	पद	जिम्मेवार अधिकारीको नाम
१	झापा गाउँकार्यपालिका	प्रमुख प्रशासकीय अधिकृत	जनार्दन निरौला
२	आर्थिक प्रशासन	लेखा अधिकृत आठौँ	लक्ष्मी खतिवडा
३	प्रशासन	अधिकृत छैठौँ	सुनिता सुवेदी
४	स्वास्थ्य	सि.अ.हे.व छैठौँ	प्रेम प्रसाद न्यौपाने
५	शिक्षा	शिक्षा अधिकृत आठौँ	जिवन प्रसाद ढकाल
६	योजना	अधिकृत छैठौँ	सुनिता सुवेदी
७	प्राविधिक	(इन्जिनियर आठौँ)	बिमश राई
८	सूचना प्रविधि	सूचना प्रविधि अधिकृत	गौरव संग्रौला
९	कृषि तथा पशुपंछी विकास शाखा	कृषि स्नातक	समिक्षा उप्रेति
१०	सामाजिक सुरक्षा तथा पंजिकरण	एम आइ एस अपरेटर	रोहित कुमार कर्ण
११	जिन्सी		महेश बराल
१२	प्रधानमन्त्री स्वरोजगार कार्यक्रम	रोजगार संयोजक	राजु उराव
१३	उद्यम विकास कार्यक्रम	उद्यम विकास सहजकर्ता	श्री सावित्रा मिजार
१४	महिला,बालबालिका,जे.ना. शाखा	स.म.वि.नि.	श्री सन्जु फागो
१५	नापी शाखा	अमिन	प्रकाश खड्का
१६	आन्तरिक लेखापरीक्षण शाखा	आ.ले.प. अधिकृत(छैठौँ)	जिवन खतिवडा
१७	वन वातावरण तथा विपद् व्यवस्थापन शाखा	सहयोगी कर्मचारी	दिपेन्द्र न्यौपाने

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर

सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ ले तोके बमोजिम तथा अन्य विशेष कानून र गाउँसभाले तोके बमोजिम

७. निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

प्राप्त निवेदन उजुरीहरु सम्बन्धित अधिकारीले हेरी सम्बन्धित शाखामा आवश्यक कारवाहीको लागि पठाइने र शाखा प्रमुखले

कारवाही प्रकृया अगाडी बढाउने ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत

सम्पादन गरेको कामको विवरण

१. प्रशासन शाखा:

क्र.सं.	विवरण	महिना	इकाई	परिमाण	कैफियत
१	दर्ता	बैशाख	वटा	४५४	
		जेठ	वटा	४७२	
		असार	वटा	७६८	
२	चलानी	बैशाख	वटा	२७७	
		जेठ	वटा	२७५	
		असार	वटा	३७२	
४	सम्झौता		वटा		
५	अन्य				अन्य परी आएका कामहरु ।

२. संघ संस्था, सहकारी शाखा

क्र.सं.	कार्य विवरण	इकाई	परिमाण	कैफियत
१	संघ संस्था दर्ता	वटा	२	
२	संघ संस्था नवीकरण	वटा	१	
३	सहकारी दर्ता	वटा	०	
४	सहकारी नवीकरण	वटा	५	
५	व्यवसाय दर्ता	वटा	३३	
६	व्यवसाय नवीकरण	वटा	२७	
७	सूची दर्ता	वटा		

३. भौतिक पुर्वाधार तथा योजना शाखा:

सि.नं .	योजनाको नाम	ठेक्का नं	योजनाको प्रकार	प्रगतिको अवस्था (माघ देखि चैत्र सम्म)
बोलपत्र तर्फ				
१	Sangam Chowk dekhi purwa sukumbasi hudai border samma sadak kalopatre (Ch 0+000-0+340)	NCB/JHAPA/JRM/W ORKS/02/082-83	कालोपत्रे	कार्य सम्पन्न भएको
२	Hulaki Sadak Uttar Simaldagi dekhi Madarsha samma ra panthapada jodne kalopatre samma ra nafil ko ghar dekhi misbahul ulum madarsha samma sadak kalopatre (Ch 0+000-0+350)	NCB/JHAPA/JRM/W ORKS/03/082-83	कालोपत्रे	कार्य सम्पन्न भएको
३	Blacktopping works of Following Roads : 1. Salmara dekhi lasuna samma sadak kalopatre (CH 0+000-0-405) . 2. Jhapa bazar dekhi uttar ganesh than hudai uttam subediko ghar samma sadak kalopatre (CH 0+000-0-415). 3. Hulaki sadak dekhi daxin pechkar basti samma sadak kalopatre (CH 0+000-0-433).4. Ramjanaki mandir dekhi daxin baisakhu ko ghar hudai panthapada jane pitch samma sadak kalopate(CH 0+000-0-303.54).	NCB/JHAPA/JRM/W ORKS/05/082-83	कालोपत्रे	कार्य सम्पन्न भएको
४	Blacktopping works of Following Roads : 1.Nandakishor subedi ko ghar dekhi daxin namuna pra.bi. hudai chiya bagan samma sadak kalopatre (CH 0+000-0-415). 2. Madargach bajar dekhi janaghuttu hudai 7 no wada karyalaya sammako sadak kalopatre (CH 0+000-0-415).	NCB/JHAPA/JRM/W ORKS/06/082-83	कालोपत्रे	कार्य सम्पन्न भएको
५	Aadibasi, janajati, madhesi, muslim, dalit lagayat bipanna bargaka lagi awas nirman	NCB/JHAPA/JRM/W ORKS/07/082-83	भवन निर्माण	निर्माणाधीन

६	Ward no 5 ko Hulaki Sadak Uttar Simaldagi dekhi Madarsha samma ra panthapada jodne kalopatre samma ra nafil ko ghar dekhi misbahul ulum madarsha samma sadak kalopatre (2nd Package Ch 0+000-0+290)	NCB/JHAPA/JRM/W ORKS/08/082-83	कालोपत्रे	कार्य सम्पन्न भएको
७	Construction of 4 room 2 Storey Mahendra Ma.bi School Building	NCB/JHAPA/JRM/W ORKS/09/082-83	भवन निर्माण	निर्माणाधीन
८	Supply ,delivery and installation of 9m PSC Electric poles and 25 sqmm ABC cable 2 core with electrical pole Accessories.	NCB/JHAPA/JRM/W ORKS/10/082-83	विधुतीय पोल , तार खरिद , जडान र गडान '	सम्झौता भएको
९	Construction of Compound wall, Gate,Placenta pit and Parking in hospital building.	NCB/JHAPA/JRM/W ORKS/11/082-83	भवनको पर्खाल , पार्किंग ,प्लासिन्ता पिट निर्माण	सम्झौता भएको
१०	Salmara dekhi lasunganj jane batoma box pul nirman ra belaitibarima falame pul nirman	NCB/JHAPA/JRM/W ORKS/12/082-84	कल्भर्ट निर्माण र फलामे पुल मर्मत	सम्झौता भएको

4.सामाजिक सुरक्षा तथा पंजिकरण शाखा:

1. जन्मदर्ता – २८४
 2. मृत्युदर्ता- ६०
 3. विवाहदर्ता- १५१
 4. सम्बन्ध बिच्छेद-७
 5. बसाईसराई- ६२
- रु. ३,५५,३५,१५३।- (तिन करोड पचपन्न लाख पैँतीस हजार एक सय त्रिपन्न मात्र) रकम ३५४७ जना सामाजिक सुरक्षा लाभग्राहीलाई आ.व. ०८२।८३ को चौथो त्रैमासिकमा वितरण सम्पन्न गरियो ।

5. वडा कार्यालय

वडा	चारकिल्ला	घरबाटो प्रमाणित	नाता प्रमाणित	बिजुलि जडान	अन्य सिफारिस	जम्मा	कै.
१	14	37	16	14	30	111	
२	32	41	25	14	255	367	
३	42	56	20	27	173	318	
४	22	34	13	18	172	259	
५	11	27	13	11	71	133	
६	11	23	08	0	116	158	
७	4	21	09	21	130	185	
Total	136	239	104	105	947		

6. कृषि तथा पशुपन्छी विकास शाखा

सि . नं	कार्यक्रम नाम	संचालित मुख्य मुख्य क्रियाकलापहरु	लाभान्वित समूह,सहकारी फार्मको संख्या / कुल लाभान्वित संख्या	कैफियत
१	कृतिम गर्भधान	५८		निशुल्क सेवा
२	बन्ध्याकरण सेवा	६२		निशुल्क सेवा
३	परजिबी नियन्त्रण कार्यक्रम		१२५३	निशुल्क सेवा
४	आकस्मिक उपचार सेवा	२७३	कृषकहरुको घरघरमा सेवा प्रदान गरिएको	निशुल्क सेवा

	अन्य क्रियाकलाप	क्रियाकलापको विवरण
१	फर्म दर्ता तथा नविकरण	२ वटा
२	विभिन्न सिफारिसहरु	

7. रोजगार शाखा

१.१२ वटा ज्यालामा आधारित योजना सम्पन्न

२. सामी कार्यक्रम अन्तर्गत

- समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण तथा सुचना प्रवाह कार्यक्रम सम्पन्न ।
- वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग अभिमुखिकरण कार्यक्रम संचालन ।

➤ ८ वटा विद्यालयमा विद्यार्थीहरूलाई मनोसामाजिक स्वास्थ्य सम्बन्धी परामर्श तथा सचेतना कार्यक्रम संचालन ।

३.रोजगार संवाद मन्च कार्यक्रम संचालन ।

४.श्रमको सम्मा राष्ट्रको अभियान कार्यक्रम संचालन ।

५. ४२ जनाको श्रम स्वीकृति,

8. शिक्षा शाखा:

क्र.स	प्रगति विवरण	कैफियत
१	सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको मासिक रुपमा तलबभत्ता निकासो	
२	स्थानीय विषयको पाठ्यपुस्तक लेखन कार्य प्रारम्भ	
३	आवश्यकता अनुसार विद्यालयहरूको अनुगमन	
४	माग भएबमोजिम विभिन्न प्रकारका शैक्षिक सिफारिसहरू	
५	विभिन्न बैठक संचालन	
६	कक्षा ५ र ८ को वार्षिक परीक्षा तथा ग्रेडवृद्धि परीक्षा संचालन तथा व्यवस्थापन	
७	कक्षा ५ र ८ बाहेक अन्य कक्षाको वार्षिक परीक्षा तथा ग्रेडवृद्धि परीक्षा संचालन तथा व्यवस्थापन	
८	शिक्षकहरूको क्षमता विकास सम्बन्धी तालिम कार्यक्रम संचालन	
९	वार्षिक परीक्षाको नतिजा प्रकाशन र ग्रेडसिट वितरण	
१०	गाउँ शिक्षा योजना निर्माण	

9.सूचना प्रविधि शाखा:

क्र.स.	प्रगति विवरण	कैफियत
१.	- दैनिक परिपत्र (इमेल संचालन)	
२	- नियमित वेबसाइट, डिजिटल नोटिस बोर्ड, डिजिटल टिभी , गा पाको फेसबुक पेज नियमित अध्यावधिक तथा संचालन	
३	- ग्रुप एस एम एस , सामाजिक संजाल, म्यासेन्जर ग्रुप मार्फत कार्यालयको आन्तरिक तथा सार्वजनिक सूचना प्रवाह	

४	- ऐन/नियम कानून राजपत्रमा प्रकाशन	
५	- वडा तथा शाखाका कर्मचारीलाई राजश्व अनलाइन प्रणाली तथा एकीकृत सफ्टवेयर प्रणालीमा निरन्तर सहयोग तथा संचालन	
६	- कार्यालयको cctv, इन्टरनेट, नेटवर्किंगको नियमित अवलोकन/संचालन	
७	- एकीकृत सफ्टवेयर सम्बन्धि तालिम संचालन	
८.	- विषयगत समितिको बैठक संचालन तथा गा पा मा संचालित विभिन्न कार्यक्रममा सहभागिता	
९	विभिन्न प्रतिवेदन तयार तथा सम्बन्धित निकायमा पेश	

१०. न्यायिक समितिको सचिवालय

क्र.स	दर्ता भएको उजुरीको विवरण	जम्मा
१	जग्गा सिमाना विवाद	१५
२	पारिवारिक विवाद	३
३	लेनदेन तथा अंशवण्डा	६
४	सार्वजनिक बाटो, पैनी विवाद	०
५	सहकारी संस्था विवाद अन्य विवाद	६

दर्ता भएका मध्ये १० वटा उजुरीमा छलफल सम्पन्न ।

११. स्वास्थ्य शाखा

१. पूर्ण खोप सुनिश्चितता सम्बन्धी कार्यक्रम संचालन ।
२. संघीय शसर्त अनुदान तर्फका विभिन्न कार्यक्रम संचालन ।
३. नियमित खोप संचालन तथा सरसफाई प्रवर्द्धन कार्यक्रम संचालन ।
४. सबै स्वास्थ्य संस्थाहरूकाे मासिक समिक्षा बैठक संचालन ।
५. क्षयरोगीको AI-Xray द्वारा खोज पडताल कार्यक्रम सम्पन्न ।
६. नसर्ने रोग सम्बन्धी अभियान ।

१२.ज्येष्ठ नागरिक तथा महिला बालबालिका शाखा:

- 1= समुदायमा अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन।
- 2= जलवायु परिवर्तन तथा विपद् जोखिममा परेका अपाङ्गता भएका परिवारलाई आर्थिक सहयोग प्रदान।
- 3= अपाङ्गता भएका बालबालिकाहरूका लागि घरमा आधारित शिक्षा कार्यक्रम सञ्चालन।
- 4= अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्रमा पहुँच विस्तार गर्न वडा कार्यालय तथा घरमै पुगी परिचयपत्र वितरण।
- 5= सामाजिक सहभागिता वृद्धि गर्ने उद्देश्यले वडास्तरीय कार्यक्रम सञ्चालन।
- 6= वडा नं. १ देखि ७ सम्म मिलिजुली समूहहरूको मासिक तथा नियमित बैठक सञ्चालन।
- 7= मिलिजुली समूहका पदाधिकारी तथा सदस्यहरूलाई बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान।
- 8= पालिका स्तरीय अर्धवार्षिक समीक्षा बैठक सञ्चालन।
- 9= नवविवाहित दम्पतीलाई शुभकामना वितरण तथा आवश्यक सहजीकरण।
- 10= जन्मजात अपाङ्गता पहिचानका लागि नवजात शिशुको प्रारम्भिक परीक्षण, जाँच तथा अभिलेख व्यवस्थापन।
- 11= विद्यालयमा अध्ययनरत बालबालिकाहरूको कार्यगत सीमितताको प्रारम्भिक पहिचान तथा अभिलेख व्यवस्थापन।
- 12= अपाङ्गता भएका व्यक्तिहरूको नियमित गृहभेट कार्यक्रम सञ्चालन।
- 13= आधारभूत फिजियोथेरापी सेवा प्रदान।
- 14= स्वास्थ्य उपचारका लागि परामर्श, सहजीकरण तथा आवश्यक सहयोग प्रदान।
- 15= सहयोगी सामग्रीको सूची तयारी, मापन तथा विभिन्न संस्थाहरूसँग समन्वय गरी वितरण।
- 16= सेरेब्रल पाल्सी (CP) भएका व्यक्तिहरूको हेरचाहका लागि अभिभावक तथा संरक्षकलाई तालिम प्रदान।
- 17= अटिजम भएका व्यक्तिहरूको हेरचाहका लागि अभिभावक तथा संरक्षकलाई तालिम प्रदान।
- 18= सहकारीका पदाधिकारी तथा सदस्यहरूलाई बचत, ऋण व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान।
- 19= साततारा मिलिजुली बहुउद्देश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न।
- 20= MIS प्रणालीमा विभिन्न प्रोफाइल अद्यावधिक तथा सेवा प्रवाह।
- 21= अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPD) सँग समन्वय गरी विभिन्न क्रियाकलापहरूमा सहजीकरण।
- 22= ज्येष्ठ नागरिकहरूलाई परिचयपत्र (कार्ड) वितरण।

१३. लघु उद्यम शाखा

- १.लघुवित्तमा पहुँच तथा परामर्श सम्बन्धी अन्तरक्रिया कार्यक्रम
- २.बजारीकरण सम्बन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
३. सिपविकास स्तरोन्नति कार्यक्रम अन्तर्गत सिलाई कटाई सम्बन्धी तालिम संचालनमा रहेको ।

सूचना अधिकारी र प्रमुखको नाम र पद

क्र. स.	नाम, थर	पद	मोबाइल नं.	इमेल
१	जनार्दन निरौला	प्रमुख प्रशासकीय अधिकृत	9852630900	jhapagaupalika@gmail.com
२	लक्ष्मी खतिवडा	सूचना अधिकारी/लेखा अधिकृत	9802313620	suchanaadhibikari@jhapamun.gov.np

१४. झापा गाउँपालिका गाउँकार्यपालिकाबाट पारित/प्रमाणित भएका ऐन,नियम तथा कार्यविधिहरु

- आर्थिक ऐन २०८२/८३
- आर्थिक ऐन २०८१/८२
- झापा गाउँपालिकाको शिक्षा ऐन, २०८०
- आर्थिक ऐन २०८०/८१
- झापा गाउँपालिकाको कार्यरत स्थायी कर्मचारीहरुको तह वृद्धि सम्बन्धि कार्यविधि, २०८०
- बार्षिक बजेट २०८०-८१
- बार्षिक निति तथा कार्यक्रम २०८०-८१
- मर्मत सम्भार कोष सञ्चालन निर्देशिका, २०८०
- झापा गाउँपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९
- जग्गा बर्गिकरण सम्बन्धि पुस्तिका
- योजना संचालन, अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधि, २०७९ (संसोधन सहित)
- झापा गाउँपालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप संचालन सम्बन्धी कार्यविधि, २०७९
- आर्थिक तथा बिनियोजन ऐन २०७८/७९
- आर्थिक तथा बिनियोजन ऐन २०७९/८०
- योजना संचालन, अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधि, २०७९
- झापा गाउँ कार्यपालिकाको करार सेवाका कर्मचारीको सेवा सुबिधा सम्बन्धी कार्यविधि २०७९
- झापा गाउँपालिकाको विधितय महसुल भुतानी सम्बन्धी कार्याविधि २०७९

- झापा गाउँपालिकाको कार्य संचालन नियमावली २०७९
- झापा गाउँ कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि २०७९
- झापा गाउँ कार्यपालिका कार्य विभाजन नियमावली २०७९
- बालसंरक्षण सम्बन्धी कार्यविधि २०७९
- झापा गाउँपालिकाको नागरिक आवास कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यविधि-२०७८
- झापा गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि-२०७७
- विपद व्यवस्थापन कोष (संचालन) कार्यविधि, २०७८
- झापा गाउँपालिका सार्वजनिक खरिद नियमावली, २०७७
- झापा गाउँपालिका लैङ्गिक हिंसा निवारण कोष संचालन कार्यविधि, २०७७
- झापा गाउँपालिका सहकारी ऐन २०७७
- झापा गाउँपालिकामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७७
- आर्थिक ऐन २०७७/७८
- विनियोजन ऐन २००७७/७८
- घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि कार्यविधि, २०७७
- बजार अनुगमन निर्देशिका २०७७
- संस्था दर्ता तथा नवीकरण सम्बन्धि कार्यविधि - २०७६
- आर्थिक सहायता (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६
- विनियोजन ऐन, २०७६
- आर्थिक ऐन, २०७६
- झापा गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९

१५. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



झापा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, झापा
Office Code : ८०११२५४३००

आय व्ययको विवरण

FY : २०८२/८३ अवधि : २०८३/०१/०१-२०८३/०३/३२

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	Income(%)	मोज्दात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मोज्दात
संघीय सरकार	३५,८४,००,०००.००	४,४५,५५,९६५.०८	१२.४३	३९,३८,४४,८३४.९२	चालु	३५,६३,२४,४६४.००	१०,३४,३३,०३२.०८	२९.०३	२५,२८,९१,४३१.९२
१३३११ समानिकरण अनुदान	११,३८,००,०००.००	२,४४,१०,१००.००	२१.४५	८,९३,८९,९००.००	२११११ पारिश्रमिक कर्मचारी	३,४९,६०,०००.००	७२,३६,५८३.४५	२०.७०	२,७७,२३,४१६.५५
१३३१२ शसर्त अनुदान चालु	२२,०६,००,०००.००	१,९५,६३,६१६.०८	८.८६	२०,१०,३६,३८३.९२	२११११ पौशाक	७,३०,०००.००	२०,०००.००	२.७४	७,१०,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	१,०१,००,०००.००	(६,३८,५११.००)	-६.३२	१,०७,३८,५११.००	२११२३ औषधीउपचार खर्च	२,००,०००.००	२३,९००.००	११.९५	१,७६,१००.००
१३३१५ विशेष अनुदान पुँजीगत	६५,००,०००.००	१२,२०,४८९.००	१८.७८	५२,७९,५११.००	२११२३ महंगी भत्ता	१८,००,०००.००	३,३५,३३४.००	१८.६३	१४,६४,६६६.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	७४,००,०००.००	(५२९.००)	-०.०१	७४,००,५२९.००	२११३३ कर्मचारीको बैठक भत्ता	७,६८,०००.००	९९,०००.००	१२.८९	६,६९,०००.००
प्रदेश सरकार	३,०७,७२,०००.००	८१,८१,४८३.००	२६.५९	२,२५,९०,५१७.००	२११३२ अन्य भत्ता	२२,००,०००.००	१९,५०,३५८.००	८८.६५	२,४९,६४२.००
१३३११ समानिकरण अनुदान	१,०७,९८,०००.००	२६,९९,५००.००	२५	८०,९८,५००.००	२११४१ पदाधिकारी बैठक भत्ता	१६,००,०००.००	१५,७२,०००.००	९८.२५	२८,०००.००
१३३१२ शसर्त अनुदान चालु	१६,२४,०००.००	२०,५०६.००	१.२६	१६,०३,४९४.००	२११४२ पदाधिकारीअन्य सुविधा	५३,००,०००.००	७,८७,८००.००	१४.८६	४५,१२,२००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	८३,५०,०००.००	२१,०९,२१३.००	२५.२६	६२,४०,७८७.००	२११४२ कर्मचारी कल्याण कोष	३,००,०००.००	०.००	०	३,००,०००.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	१,००,००,०००.००	३३,५२,२६४.००	३३.५२	६६,४७,७३६.००	२११११ पानी तथा बिजुली	२,०५,०००.००	३,८६,६००.००	३२.०८	८,१८,४००.००
राजस्व बाडफाड	११,३८,७१,५६४.००	३,८६,४५,९८२.५९	३३.९४	७,५२,२५,५८१.४१	२१११२ संचार महसुल	७,१३,०००.००	३,०२,८९५.००	४२.४८	४,१०,१०५.००
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	५०,००,०००.००	४१,६५,२०६.००	८३.३२	८,३४,७९४.००	२१२११ इन्धन (पदाधिकारी)	१०,००,०००.००	३,६७,९२०.००	३६.७१	६,३२,८८०.००
११३१५ बाँडफाँड भर्द प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,६३,१४,४२३.००	२,३३,९०,५५६.६७	३०.५५	५,३०,०३,८६६.३३	२१२१२ इन्धन (कार्यालय प्रयोजन)	२०,६०,०००.००	७,५८,८७३.००	३६.८४	१३,०१,१२७.००
११३१५ बाँडफाँड भर्द प्राप्त हुने अन्तःशुल्क	२,५४,३८,१४१.००	८९,०५,७७४.५६	३५.०१	१,६५,३२,३६६.४४	२१२१३ सवारी साधन मर्मत खर्च	१७,१०,०००.००	९,०७,९६३.००	५३.११	८,०२,०३७.००
११३१५ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर	७१,१९,०००.००	२२,६४,४४५.३६	३१.८१	४८,५४,५५४.६४	२१२१३ बिमा तथा नवीकरण खर्च	३,००,०००.००	०.००	०	३,००,०००.००
अन्तरिक श्रोत	६,८५,८३,३७५.८३	१०९,५२,५६९.७३	१९.६६	६,९६,३५,९४५.५६	२१२१३ मेथिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१२,४५,०००.००	४,८६,९२३.००	३९.११	७,५८,०७७.००

sutra.fcgo.gov.np/sutra2/accounting/progreport/incomevexp/view



११३१५ बाँडफाँड भर्द प्राप्त हुने अन्तःशुल्क	२,५४,३८,१४१.००	८९,०५,७७४.५६	३५.०१	१,६५,३२,३६६.४४	२१२१३ बिमा तथा नवीकरण खर्च	३,००,०००.००	०.००	०	३,००,०००.००
११३१५ बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर	७१,१९,०००.००	२२,६४,४४५.३६	३१.८१	४८,५४,५५४.६४	२१२१३ मेथिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१२,४५,०००.००	४,८६,९२३.००	३९.११	७,५८,०७७.००
अन्तरिक श्रोत	६,८५,८३,३७५.८३	१०९,५२,५६९.७३	१९.६६	६,९६,३५,९४५.५६	२१२१३ अन्य सम्पत्तिहरूको संचालन तथा सम्भार खर्च	५०,०००.००	०.००	०	५०,०००.००
११३१५ भुमिकर/मालपोत	७०,००,०००.००	४०,००,९९९.२७	५७.१५	२९,९९,०००.७३	२१३११ मसलत तथा कार्यालय सामग्री	३२,७०,०००.००	७,१६,३२१.००	२१.९१	२५,५३,६७९.००
११३१७ वहाल कर	५,५०,०००.००	६,८२,५६७.७६	१२४.११	(१,३२,५६७.७६)	२१३१३ पुस्तक तथा सामग्री खर्च	१७,००,०००.००	०.००	०	१७,००,०००.००
११३१८ वहाल विटोरी कर	५,००,०००.००	७६,८२१.७०	१५.३६	४,२३,१७८.३०	२१३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	३१,८४,०००.००	१४,२३,७८०.००	४४.७२	१७,६०,२२०.००
११३५१ सवारी साधन कर (साना सवारी)	१,००,०००.००	०.००	०	१,००,०००.००	२१३१९ अन्य कार्यालय संचालन खर्च	२७,७०,०००.००	११,६२,९०८.००	४१.८८	१६,०७,०९२.००
११६११ अन्य कर	१६,५०,०००.००	१,६५,९९०.००	१०.०१	१४,८४,०१०.००	२१४११ सेवा र परामर्श खर्च	१३,००,०००.००	७,६६,३४४.००	५८.९५	५,३३,६५६.००
१४२१२ सरकारी सम्पत्तीको विक्रीबाट प्राप्त रकम	१,००,०००.००	०.००	०	१,००,०००.००	२१४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	९,००,०००.००	६,९२,५४५.००	७६.९५	२,०७,४५५.००
१४२१३ अन्य विक्रीबाट प्राप्त रकम	१५,००,०००.००	०.००	०	१५,००,०००.००	२१४१३ कारार सेवा शुल्क	३,२५,०८,०००.००	७४,८६,३९०.००	२३.०३	२,५०,२१,६१०.००
१४२१९ अन्य सेवा शुल्क तथा विक्री	१६,००,०००.००	७,०००.००	०.४४	१५,९३,०००.००	२१४१४ सरसफाईसेवा शुल्क	०.००	०.००	०	०.००
१४२४२ नक्सापास दस्तुर	५,००,०००.००	१,०००.००	०.२२	४,९९,०००.००	२१४१९ अन्य सेवा शुल्क	१५,२२,०००.००	१२,२०,९९०.००	८०.१७	३,०१,८१०.००
१४२४३ सिफारिश दस्तुर	२५,००,०००.००	१६,९५,१७२.५०	६७.८१	८,०४,८२७.५०	२१५११ कर्मचारी तालिम खर्च	१,५०,०००.००	१,२९,२३०.००	८६.१५	२०,७७०.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	५,००,०००.००	१५,८००.००	३.१६	४,८४,२००.००	२१५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२८,८३,५६४.००	१८,९६,९९३.००	६५.७९	९,८६,५७१.००
१४२४९ अन्य दस्तुर	१०,००,०००.००	४,५२,४१२.५०	४५.२४	५,४७,५८७.५०	२१५१९ उत्पादन सामग्री / सेवा खर्च	१०,५०,०००.००	७५,०००.००	७.१४	९,७५,०००.००
१४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तुर	५,००,०००.००	१,०१,५००.००	२०.३२	३,९८,५००.००	२१५२२ कार्यक्रम खर्च	१७,६६,०००.००	६,१०,५०५.००	३४.५७	११,५५,४९५.००
१४२६३ जलश्रोत सम्बन्धी अन्य दस्तुर	१५,००,०००.००	०.००	०	१५,००,०००.००	२१५२९ विविध कार्यक्रम खर्च	१,३९,८५,०००.००	६२,२०,००३.००	४४.४८	७७,६४,९९७.००
१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	५,००,०००.००	७,५४,९०६.००	१५०.१७	(२,५४,९०६.००)	२१६११ अनुगमन, मूल्यांकन खर्च	२,००,०००.००	२,००,०००.००	१००	०.००
३२१२२ बैंक मोज्दात	४,८५,८३,३७५.८३	०.००	०	४,८५,८३,३७५.८३	२१६१२ भ्रमण खर्च	१६,१०,०००.००	६,९१,२०४.००	४२.९३	९,१८,७९६.००
जम्मा	५७,१६,२६,९३९.८३	९,९३,३५,२००.४०	१७.३७	४७,२२,९१,७३९.४३	२१७११ विविध खर्च	५४,१५,४००.००	२१,९७,८०३.००	३९.९१	३२,१७,५९७.००
					२१७२१ सभा सञ्चालन खर्च	७,००,०००.००	५,२८,६८९.००	७५.५३	१,७१,३११.००
					२५३११ यौक्षिक संस्थाहरूलाई सहायता	१८,१५,४२,०००.००	४,३७,४४,९०४.६३	२४.११	१३,७७,९७,०९५.३७
					२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	६८,२९,०००.००	२६,८५,९३६.००	३९.३३	४१,४३,०६४.००
					२५३१४ धार्मिक तथा सांस्कृतिक संस्था सहायता	२,७५,०००.००	२,३१,२४९.००	८४.०९	४३,७५१.००
					२५३१५ अन्य संस्था सहायता	१०,००,०००.००	९,७४,०६०.००	९७.४१	२,२५०.००
					२५११२ अन्य सामाजिक सुरक्षा	२३,८५,५००.००	१५,६७,५००.००	६५.७७	८,१८,०००.००

34°

12:15 PM

7/28/2026



📁 All Bookmarks

२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	३५,००,०००.००	९,९३,५५२.००	२८.३९	२५,०६,४४८.००
२७२१३ औषधीखरिद खर्च	८७,०३,०००.००	४३,४८,३६६.००	४९.९६	४३,५४,६३४.००
२७२१९ अन्य सामाजिक सहायता	१,४६,४४,०००.००	४०,४३,२१०.००	२७.६१	१,०६,००,७९०.००
२८१४२ घरभाडा	३,००,०००.००	७३,८००.००	२४.६	२,२६,२००.००
२८१४३ सवारी साधन तथा मोपेडर औजार भाडा	४,००,०००.००	३,४७,०००.००	८६.७५	५३,०००.००
पूँजीगत	२१,४८,०२,४७५.८३	६,८७,९४,३४०.००	३२.०३	१४,६०,०८,१३५.८३
३११११ आवासीय भवन निर्माण/खरिद	१,४३,००,०००.००	४६,८८,३३६.००	३२.७९	९६,११,६६४.००
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१,८२,८४,३९१.००	७५,१७,३६४.००	४१.११	१,०७,६७,०२७.००
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१,०७,९६,१५३.००	२१,०१,३५०.००	१९.४६	८६,९४,८०३.००
३११२१ सवारी साधन	८,५०,०००.००	०.००	०	८,५०,०००.००
३११२२ मोपेडर तथा औजार	२,०४,७०,०००.००	७८,४६,८९०.००	३८.३३	१,२६,२३,१११.००
३११२३ फर्निचर तथा फिक्स्चर्स	७१,५०,०००.००	३१,११,१३६.००	४३.५१	४०,३८,८६४.००
३११३५ पूँजीगत परामर्श खर्च	१२,००,०००.००	७९,१००.००	६.५९	११,२०,९००.००
३११४१ सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च	१,००,०००.००	९९,७११.००	९९.७१	२८९.००
३११५१ सडक तथा पुल निर्माण	८,३४,३७,८८२.८३	२,९६,२३,२९४.००	३५.५	५,३८,१४,५८८.८३
३११५३ विद्युत संरचना निर्माण	१,९५,५६,७४२.००	५,२३,५४१.००	२.६८	१,९०,३३,२०१.००
३११५५ सिंचाई संरचना निर्माण	१,००,०००.००	०.००	०	१,००,०००.००
३११५६ खानेपानी संरचना निर्माण	१,००,०००.००	०.००	०	१,००,०००.००
३११५७ वन तथा वातावरण संरक्षण	२,००,०००.००	०.००	०	२,००,०००.००
३११५८ सरसफाई संरचना निर्माण	२,००,०००.००	२,००,०००.००	१००	०.००
३११५९ अन्य सार्वजनिक निर्माण	३,६०,५७,३०७.००	१,१५,६९,४०९.००	३२.०९	२,४४,८७,८९८.००
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१५,००,०००.००	१४,३४,२१०.००	९५.६१	६५,७९०.००
३१४११ जग्गाप्राप्ति खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
वित्तीय	०.००	०.००	०	०.००
३२१५९ अन्य संस्थामा शेयर लगानी बिक्री	०.००	०.००	०	०.००
जम्मा	५७,११,२६,९३९.८३	१७,२२,२७,३७२.०८	३०.१५	३९,८८,९९,५६७.७५